



स्थानीय राजपत्र

सरुमारानी गाउँपालिकाद्वारा प्रकाशित

खण्ड:७, संख्या:२, साल २०८०, बैशाख ५ गते ।

भाग-२ सरुमारानी गाउँपालिका सार्वजनिक सुनुवाइ कार्यविधि, २०८०

स्वीकृत मिति: २०८०।०९।०५

प्रमाणिकरण मिति: २०८०।०९।०७

प्रस्तावना:

सरुमारानी गाउँपालिका र यस अन्तरगत विभिन्न सेवा प्रदायक कार्यालयका प्रतिनिधि तथा स्थानीय जनताका बीच नियमित रूपमा दोहोरो सम्बाद स्थापित गरी सेवाग्राहीलाई गाउँपालिकाको विकास प्रकृत्यामा रचनात्मक प्रतिनिधित्व गराएर सेवा प्रदायक कार्यालयहरूमा पारदर्शिता र जवाफदेहीताको प्रभावकारी अभ्यास मार्फत सेवाप्रवाहलाई थप सुदृढ पार्नका लागि नेपालको संविधान, २०७२ को धारा २७ मा उल्लेखित सूचनाको हक तथा धारा ४२ को सामाजिक न्यायको हकको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२(१) र सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६५ को दफा ३० ले दिएको अधिकार प्रयोग गरी मिति २०८० बैशाख ५ गते सरुमारानी गाउँकार्यपालिकाबाट पारित गरी “सरुमारानी गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यविधि, २०८०” लागु गरिएको छ ।

परिच्छेद-१

प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ:

(१) यस कार्यविधिको नाम “सरुमारानी गाउँपालिका सार्वजनिक सुनुवाइ कार्यविधि, २०८०” रहेको छ ।

(२) यो कार्यविधि सरुमारानी गाउँपालिका सरकारबाट स्वीकृत भएको मितिदेखि लागु हुनेछ ।

२.सार्वजनिक सुनुवाइ कार्यविधिको उद्देश्य:

(क) सरुमारानी गाउँपालिकाबाट प्रवाह हुने सेवा, सुविधा तथा बस्तुका बारेमा सेवाग्राही नागरिकबाट व्यवस्थित रूपमा पृष्ठपोषण लिएर गाउँपालिका कार्यालय लगायत यस अन्तरगतका कार्यालयहरूमा जवाफदेहीता र पारदर्शिता अभिवृद्धि गर्न सार्वजनिक सुनुवाइ गर्ने प्रकृयालाई मार्गदर्शन गर्नु यस कार्यविधिको उद्देश्य रहेको छ ।

(ख) सेवाग्राही नागरिकका गुनासा तथा पीरमर्का पहिचान गरी उचित सहजीकरण तथा व्यवस्थापन गर्ने ।

(ग) कार्यालय र सरोकारवाला एवं सेवाग्राही नागरिकका बिचमा मर्यादित, शिष्ट एवं घनिष्ट सम्बन्धको विकास गर्ने ।

३. परिभाषा:

(क) “संविधान” भन्नाले नेपालको संविधान, २०७२ सम्झनु पर्छ ।

(ख) “ऐन” भन्नाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ लाई सम्झनु पर्छ ।

(ग) “नियमावली” भन्नाले सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५ लाई सम्झनु पर्छ ।

(घ) “स्थानीय कानून” भन्नाले सरुमारानी गाउँसभाले बनाएको कानून सम्झनु पर्छ ।

(ङ) “गाउँपालिका” भन्नाले सरुमारानी गाउँपालिका सम्झनु पर्छ ।

(च) “गाउँसभा” भन्नाले नेपालको संविधान २०७२ को धारा २२२ को उपधारा (१) बमोजिमको सरुमारानी गाउँपालिकाको गाउँसभा सम्झनु पर्छ ।

(छ) “अध्यक्ष” भन्नाले सरुमारानी गाउँपालिकाको अध्यक्ष सम्झनुपर्छ ।

(ज) “उपाध्यक्ष” भन्नाले सरुमारानी गाउँपालिकाको उपाध्यक्ष सम्झनुपर्छ ।

(झ) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले सरुमारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सम्झनुपर्छ ।

(ञ) “कार्यपालिका” भन्नाले सरुमारानी गाउँकार्यपालिका सम्झनुपर्छ ।

(ट) “पदाधिकारी” भन्नाले सरुमारानी गाउँ कार्यपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा कार्यपालिकाका अन्य सदस्य सम्झनुपर्छ ।

(ठ) “वडा” भन्नाले सरुमारानी गाउँपालिकाका वडा सम्झनुपर्छ ।

(ड) “वडा अध्यक्ष” भन्नाले सरुमारानी गाउँपालिकाका वडा अध्यक्ष सम्झनुपर्छ ।

(ढ) “वडा समिति” भन्नाले संविधानको धारा २२२ को उपधारा (४) र धारा २२३ को उपधारा (४) बमोजिमको वडा समिति सम्झनुपर्छ ।

- (ण) “सदस्य” भन्नाले सरुमरानी गाउँसभा वा गाउँकार्यपालिकाको सदस्य सम्झनु पर्छ । साथै सो शब्दले गाउँसभा वा गाउँकार्यपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा समितिको सदस्यलाई समेत जनाउँछ ।
- (त) “मन्त्रालय” भन्नाले स्थानीय तह हेर्ने लुम्बिनी प्रदेश सरकारका मन्त्रालय सम्झनुपर्छ ।
- (थ) “विषयगत कार्यालय” भन्नाले सरुमरानी गाउँपालिका अन्तर्गतका विभिन्न विषयगत कार्यालय समेतलाई सम्झनु पर्छ ।
- (द) “सार्वजनिक सुनुवाइ” भन्नाले सरोकारवाला स्थानीय नागरिक र सरुमरानी गाउँपालिकाका पदाधिकारी लगायत सेवाप्रदायक कार्यालयका कर्मचारी बीच सार्वजनिक चासोको विषयमा सार्वजनिक थलोमा खुला छलफल गर्ने प्रक्रियालाई सम्झनु पर्छ ।
- (ध) “सामाजिक परीक्षण” भन्नाले सरुमरानी गाउँपालिकाले जारी गरेको “सरुमरानी गाउँपालिका सामाजिक परीक्षण कार्यविधि, २०८०” मा उल्लेख भए बमोजिमको सामाजिक जिम्मेवारी तथा कार्यसम्पादनको लेखाजोखा सम्झनु पर्छ ।
- (न) “सार्वजनिक परीक्षण” भन्नाले सरुमरानी गाउँपालिकाले जारी गरेको “सरुमरानी गाउँपालिका सार्वजनिक परीक्षण कार्यविधि २०८०” मा उल्लेख भए बमोजिम विकास कार्यक्रममा भएको लगानीको लेखाजोखा सम्झनु पर्छ ।
- (प) “विकास साझेदार” भन्नाले नेपाल सरकार वा सरुमरानी गाउँपालिकासँग भएको सम्झौता वा सहकार्य गर्ने द्विपक्षीय एवं बहुपक्षीय दातृनिकाय, संयुक्त राष्ट्रसंघीय निकायहरू, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था लगायत गैरसरकारी संस्था, निजी क्षेत्र तथा सामुदायिक संस्था समेतलाई सम्झनु पर्छ ।
- (फ) “उपभोक्ता समिति” भन्नाले आयोजनाबाट प्रत्यक्ष लाभ पाउने व्यक्तिहरूको समूहले कुनै आयोजना निर्माण, सञ्चालन, व्यवस्थापन र मर्मत सम्भार गर्न आफू मध्येबाट निश्चित प्रक्रिया बमोजिम गठन गरेको समिति सम्झनुपर्छ र सो शब्दले लाभग्राही समूहलाई समेत जनाउँछ ।
- (ब) “गैरसरकारी संस्था” भन्नाले यस कार्यविधिको प्रयोजनको लागि प्रचलित कानून बमोजिम स्थापना भएका र सरुमरानी गाउँसभाबाट आफ्नो कार्यक्रम स्वीकृत गराई वा यस गाउँपालिकासँग समन्वय गरी कार्यसञ्चालन गर्ने गैरनाफामुलक संस्था सम्झनु पर्छ ।
- (भ) “सामुदायिक संस्था” भन्नाले जनचेतना सम्बन्धी तालिम, अभिमुखीकरण, सीप विकास, बचत, कर्जा परिचालन, समावेशी विकास र सशक्तीकरण गर्ने उद्देश्यले निश्चित प्रक्रिया अवलम्बन गरी प्रचलित कानून बमोजिम स्थापना भएका संस्था तथा सरुमरानी गाउँपालिकामा सूचीकृत भएका समुदायमा आधारित संस्था सम्झनु पर्छ ।

- (म) “लक्षित समूह” भन्नाले आर्थिक रूपमा विपन्न वर्गका महिला, बालबालिका, अपांग, ज्येष्ठ नागरिक तथा आर्थिक र सामाजिक रूपमा पिछ्छडिएका वर्ग एवं नेपाल सरकारले लक्षित समूह भनी तोकेका वर्ग एवं समुदाय सम्झनु पर्छ ।
- (य) “योजना” भन्नाले सरुमारानी गाउँपालिकाको समग्र विकास निर्माण सम्बन्धी तयार पारिएको आवधिक योजना, वार्षिक योजना, क्षेत्रगत योजना र यस्तै प्रकारका अन्य योजना सम्झनु पर्छ ।
- (र) “कार्यक्रम” भन्नाले निश्चित उद्देश्य प्राप्तिका लागि तयार गरिएको क्षेत्रगत वा बहुक्षेत्रगत कार्यक्रम सम्झनु पर्छ ।
- (ल) “आयोजना” भन्नाले सरुमारानी गाउँपालिकाको कुनै भौगोलिक क्षेत्र वा कार्यक्षेत्रमा निश्चित अवधि र लगानी रकम तोकी निर्धारित उद्देश्य प्राप्तिका लागि तयार गरिएको आयोजना सम्झनु पर्छ ।
- (व) “अनुदान” भन्नाले संघीय सरकार र प्रदेश सरकारबाट सरुमारानी गाउँपालिकालाई प्राप्त हुने निःशर्त तथा सशर्त अनुदान, विभिन्न मन्त्रालय, कार्यक्रम, विकास समिति, कोष र दातृ निकायबाट उपलब्धहुने वित्तीय, प्राविधिक एवं वस्तुगत सहयोग समेत सम्झनु पर्छ ।
- (स) “सार्वजनिक निजी साझेदारी” भन्नाले सरुमारानी गाउँपालिका र ती निकायहरूको समूह र प्रचलित कानून बमोजिम करार गर्न योग्य कानुनी व्यक्ति बीच यस कार्यविधिमा व्यवस्था भए बमोजिमको सेवाप्रदान गर्ने र त्यसको जोखिम संयुक्त रूपले वहन गर्ने गरी भएको करार व्यवस्था सम्झनुपर्छ ।
- (ष) “नागरिक वडापत्र” भन्नाले सरुमारानी गाउँपालिका र यस अन्तर्गतका कार्यालयहरूले उपलब्ध गराउने सेवा तथा सुविधाको नाम, विवरण, समयावधि, जिम्मेवार कर्मचारी कार्यक्षेत्रको विवरण सेवाप्राप्त गर्न पुर्याउनु पर्ने प्रक्रिया, लाग्ने शुल्क, दस्तुरका साथै सेवा अवरूद्ध भएमा उजुरी सुन्ने अधिकारी उल्लेख गरी सर्वसाधारण जनतालाई सुसूचित गर्न सार्वजनिक स्थल वा कार्यालयमा टाँगिएको वा टाँसेर राखिएको वाचापत्रलाई सम्झनुपर्छ ।
- (श) “वहिर्गमन अभिमत” भन्नाले नागरिक वडापत्रमा उल्लेख गरिएका वाचा बमोजिम सेवाग्राहीले सेवा सुविधा प्राप्त पछि कार्यालयबाट बाहिर निस्कने समयमा त्यस्तो सेवा सुविधाको विषयमा लेखेर वा लेखाइ दिएको अभिमत वा सुझावलाई सम्झनुपर्छ ।
- (ह) “नागरिक प्रतिवेदनपत्र” भन्नाले सेवाग्राही नागरिकले सरुमारानी गाउँपालिका र यस अन्तर्गतका कार्यालयहरूबाट प्रवाह भएको सेवा लिँदा प्रत्यक्ष अनुभव गरेका, भोगेका र देखेका कुराहरूलाई उल्लेख गरी सेवाप्रदायक संस्थालाई पृष्ठपोषण गर्ने विधिलाई सम्झनु पर्छ ।
- (स) “सार्वजनिक सुनुवाइ कार्यविधि” भन्नाले गाउँपालिकाले जारी गरेको “गाउँपालिका सार्वजनिक सुनुवाइ कार्यविधि, २०८०” सम्झनु पर्छ ।

परिच्छेद २
नागरिक वडापत्र र गुनासो व्यवस्थापन

४. नागरिक वडापत्र राख्नुपर्ने, सेवाग्राहीको गुनासो अभिलेखन र व्यवस्थापन

४.१ नागरिक वडापत्र राख्नुपर्ने:

४.१.१ सरुमारानी गाउँपालिका लगायत यस अन्तर्गत काकायालय हाता भित्र सबैले देखे ठाउँमा नागरिक वडापत्र राखिने छ ।

४.१.२ यस परिच्छेद बमोजिम रहने नागरिक वडापत्रमा देहायका कुराहरूउल्लेख गरिनेछः

- (क) सरुमारानी गाउँपालिकाले ऐन, नियम बमोजिम दिने सेवा सुविधाको विवरण,
- (ख) सेवा सुविधाप्रदान गर्न लाग्ने समयावधि,
- (ग) सेवा सुविधा प्रदान गर्ने जिम्मेवार कर्मचारी,
- (घ) सेवाग्राहीले सेवा सुविधाप्राप्त गर्न संलग्न गर्नुपर्ने कागजात तथा पूरा गर्नुपर्ने प्रक्रिया,
- (ङ) कुनै शुल्क वा दस्तुर लाग्ने भए सोको विवरण,
- (च) शुल्क वा दस्तुर नलाग्ने भएमा सोही व्यहोरा,
- (छ) सेवा सुविधा उपलब्ध हुने कार्यक्षेत्रको नम्बर वा संकेत,
- (ज) गुनासो वा उजुरी सुन्ने अधिकारी वा निकाय,
- (झ) सेवाप्रदायक कार्यालयको सम्पर्क टेलिफोन नं., हटलाईन, इमेल, वेबसाइट, टुइटर, फेसबुक आदि ।
- (ञ) गुनासो वा, पिरमर्का राख्ने फोन नं., हटलाईन, कर्मचारी र इमेल ठेगाना, टुइटर, फेसबुक आदि, र
- (ट) सम्बन्धित कार्यालयले तोकेको अन्य आवश्यक कुरा ।

४.१.३ सार्वजनिक रूपमा प्रदर्शन गरिएको नागरिक वडापत्रमा संशोधन वा परिवर्तन गर्नुपर्ने भएमा प्रत्येक वर्षको आषाढ मसान्त भित्र गरिसक्नु पर्नेछ । तर यस्तो वडापत्रलाई संशोधन गर्न आवश्यक भएमा जुनसुकै समयमा पनि गर्न सकिनेछ ।

४.२ सेवाग्राहीको गुनासो अभिलेखन र व्यवस्थापन गर्ने,

४.२.१ सरुमारानी गाउँपालिकाले सर्वसाधारणको गुनासो पिरमर्का सुन्ने र तत्सम्बन्धी विषयलाई जिम्मेवार अधिकारी समक्ष पुर्याउने कामका लागि गुनासो सुन्ने इकाइ खडा गरी पदाधिकारी तोकिएको छ ।

- ४.२.२ गुनासो सुन्ने इकाइलाई सके सम्म कार्यालयको प्रवेशद्वार नजिकै राखिनेछ ।
- ४.२.३ प्राप्त हुन आएका गुनासा वा पिरमर्काको अभिलेख राखिनेछ ।
- ४.२.४ प्राप्त हुन आएका गुनासा तथा पीरमर्का सुन्ने प्रयोजनकालागि सरुमारानी गाउँपालिकाले सम्बन्धित व्यक्तिलाई कार्यालयमा आमन्त्रण गरी वा फोन, इमेल, हटलाइन तथा फेसबुक मार्फत सम्पर्क गरी जानकारी दिइने छ ।
- ४.२.५ प्राप्त हुन आएका गुनासा तथा पीरमर्काको सुनुवाई गरी सोको जानकारी गुनासोकर्तालाई उपलब्ध गराउनु गुनासो सुन्ने इकाइका प्रमुख वा पदाधिकारीको जिम्मेवारी हुनेछ ।
- ४.२.६ गुनासा तथा पीरमर्काको अभिलेखको ढाँचा अनुसूची-१ बमोजिम हुनेछ ।

४.३ गुनासो तथा सुझाव पेटिका राख्ने

- ४.३.१ सरुमारानी गाउँपालिका तथा यस अन्तर्गतका कार्यालयहरूले सम्पादन गरेका कार्यको गुणस्तर तथा त्यसमा भएको वा हुन सक्ने अनियमितताको सम्बन्धमा गुनासो सुन्न सबैले देखे ठाउँमा गुनासो पेटिका राखिने छ । यसरी राखिएको गुनासो पेटिकामा जो सुकैले लिखित रूपमा गुनासो पेश गर्न सक्नेछन् ।
- ४.३.२ गुनासो पेटिकामा परेका गुनासो तथा सुझाव सके सम्म दैनिक नभए सातामा एक पटक खोल्नेछ । लिखित गुनासो परेको देखिनका लागि गुनासो पेटिकाको अघिल्लो भागमा ऐना राखीएको हुनेछ ।
- ४.३.३ गुनासो पेटिका खोल्ने जिम्मेवारी पाएका कर्मचारीले अन्य कर्मचारी समेतको रोहवरमा गुनासो पेटिका खोल्नेछन् ।
- ४.३.४ समाधान हेतु प्राप्त गुनासाहरू अभिलेख गरी जिम्मेवार कर्मचारीले सम्बन्धित कार्यालयका प्रमुखलाई २४ घण्टाभित्र पेश गर्नुपर्ने छ ।
- ४.३.५ गुनासो समाधान भएको जानकारी गुनासोकर्तालाई दिने दायित्व गुनासो सुन्ने अधिकारी र सम्बन्धित कार्यालय प्रमुखको हुनेछ ।
- ४.३.६ गुनासो तथा सुझाव अभिलेखन र व्यवस्थापन गर्ने सम्बन्धी अन्य कुरा सरुमारानी गाउँपालिका सरकारले निर्धारण गरेको कार्यविधि बमोजिम हुनेछ ।

परिच्छेद ३

सार्वजनिक सुनुवाइको पूर्व तयारी खण्ड

५. सार्वजनिक सुनुवाइको तयारी गर्नुपर्ने

- ५.१ अघिल्लो पटकको सार्वजनिक सुनुवाइमा प्रतिबद्धता व्यक्त गरिएका विषय र त्यस्ता विषयमा भए गरेका प्रयास, नागरिक प्रतिवेदन र बहिर्गमन अभिमतको नतिजाएवं सेवासुविधा प्रवाहका विषयमा प्राप्त जनगुनासो तथा सुझावको व्यवस्थापन र सरुमारानी गाउँपालिकाको नीति,

कार्यक्रम, बजेट तथा प्रगति, सामाजिक परीक्षण तथा सार्वजनिक परीक्षण प्रतिवेदनहरू सार्वजनिक सुनुवाइका विषयवस्तु हुनेछन् ।

- ५.१.१ सरुमारानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतले सार्वजनिक सुनुवाइको विषयमा जानकारी राख्ने कम्तिमा ३ जना कर्मचारीको विज्ञ टोली गठन गरी सार्वजनिक सुनुवाइ सहजकर्ताको छनोट गर्ने लगायत आवश्यक कार्य गराउन सक्नेछ ।
- ५.२ गाउँपालिकाले सार्वजनिक सुनुवाइको आयोजना गर्नु अगावै सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिको विवरण तयार गर्नेछ ।
- ५.३ सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना हुने दिन भन्दा ७ दिन अगावै “नागरिक प्रतिवेदन पत्र” र “बहिर्गमन अभिमत”को प्रतिवेदन तयार गरिनेछन् । यस्ता प्रतिवेदनपत्र सार्वजनिक सुनुवाइ सहजकर्ताबाट सम्पन्न गराइने छ ।

५.४ नागरिक प्रतिवेदन पत्र तयार गर्ने विधि देहाय बमोजिम हुनेछः

- ५.४.१ “नागरिक प्रतिवेदनपत्र” तयार गर्नका लागि कम्तिमा स्नातकतह उत्तीर्ण भएका एक जना स्वतन्त्र सार्वजनिक सुनुवाइ सहजकर्ता वा स्थानीय सो क्षेत्रमा काम गरेको अनुभवी संस्था/फर्मको छनोट गरिने छ ।
- ५.४.२ सार्वजनिक सुनुवाइ सहजकर्ताले गाउँपालिका लगायत यस अन्तर्गतका कार्यालयहरूबाट विगत ४ महिना भित्र सेवा लिएका प्रत्येक वडाको प्रतिनिधित्व हुने गरी कम्तिमा ५० जना सेवाग्राही नागरिकबाट अनुसूची—२ बमोजिमको प्रश्नावली भर्न लगाई सूचना संकलन गर्नुपर्नेछ ।
- ५.४.३ आफैं प्रश्नावली भर्न नसक्ने सेवाग्राहीको हकमा सहजकर्ताले सोधेर प्रश्नावली भर्न सहयोग गर्न सक्नेछन् । यसरी प्रश्नावली भराइने सेवाग्राहीको नाम, ठेगाना र सम्पर्क फोन नम्बर प्रश्नावलीमा उल्लेखित भएको हुनु पर्नेछ ।
- ५.४.४ प्रश्नावली भराउँदा कम्तीमा १५ जना महिला, ज्येष्ठ नागरिक, दलित, जनजाति एवम् पिछडिएको वर्गको प्रतिनिधित्व हुनुपर्ने छ ।
- ५.६.५ बुँदा नं.५.४.२ बमोजिम प्रश्नावलीको विश्लेषण गरी सार्वजनिक सुनुवाइका दिन पेश गरिनेछ ।

५.५ बहिर्गमन अभिमतबाट सूचना संकलन विधि:

- ५.५.१ सार्वजनिक सुनुवाइ सहजकर्ताले अनुसूची—३ बमोजिम सरुमारानी गाउँपालिका वा यस अन्तर्गतका कार्यालयबाट दिइने सेवा, सुविधा वा वस्तु प्राप्त गरेका सेवाग्राही नागरिकमध्ये बढीमा ५० जनाबाट बहिर्गमन अभिमत भर्न लगाई सूचना संकलन गरिनेछ । आफैं

प्रश्नावली भर्न नसक्ने सेवाग्राहीको हकमा सहजकर्ताले सोधेर प्रश्नावली भर्नका लागि सहयोग गर्न सक्नेछन् । यसरी प्रश्नावली भराइने सेवाग्राहीको नाम, ठेगाना र सम्पर्क फोन नम्बर प्रश्नावलीमा उल्लेखित भएको हुनुपर्नेछ ।

५.५.२ बुँदा नं. ५.५.१ बमोजिम प्रश्नावलीको विश्लेषण गरी सहजकर्ताले सार्वजनिक सुनुवाइका दिन प्रस्तुत गर्नेछ ।

५.५.३ बहिर्गमन अभिमतमा भाग लिएका नागरिकलाई सार्वजनिक सुनुवाइमा भाग लिन निमन्त्रणा गरिने छ ।

५.६ उद्देश्य निर्धारण गर्ने:

५.६.१ सार्वजनिक सुनुवाइको उद्देश्य निर्धारण गर्दा सार्वजनिक सुनुवाइ सहजकर्तासँग परामर्श गरिनेछ ।

५.६.२ कार्यक्रमको शुरूमा सार्वजनिक सुनुवाइ कार्यक्रमको उद्देश्यका बारेमा जानकारी गराइनेछ ।

५.६.३ निर्धारित उद्देश्य हासिल गर्नका लागि छलफल चलाई सार्वजनिक सुनुवाइलाई उद्देश्यमूलक बनाइनेछ ।

५.६.४ छलफललाई निर्देशित दिशामा लैजाने जिम्मेवारी सार्वजनिक सुनुवाइ सहजकर्ताको हुनेछ ।

५.७ सार्वजनिक सुनुवाइको लागि निम्न विवरण खुलाएर सार्वजनिक सूचना प्रकाशन गरिनेछ ।

५.७.१ सार्वजनिक सुनुवाइहुने मिति, समय र स्थान सकेसम्म सार्वजनिक सुनुवाइको लागि निर्धारण गरिएको विषय, सार्वजनिक सुनुवाइको मिति, समय र स्थान सकेसम्म परिवर्तन गरिने छैन ।

५.८ कुनै आयोजना विशेष र सार्वजनिक महत्वको विषयमा सुनुवाइ गर्नुपर्छ भन्ने स्थानीय जनताले लिखितमाग गरेमा वा विकास साझेदार संस्थाले अनुरोध गरेमा सरुमारनी गाउँपालिकाले आवश्यकता अनुसार निर्णय गरी सो आयोजनावा सम्बन्धित विषयलाई मात्रै समेटेर पनि सार्वजनिक सुनुवाइ सञ्चालन गर्न सक्नेछ ।

५.९ व्यापक वा तावरणीय, आर्थिक तथा सामाजिक असर उत्पन्न गर्न सक्ने बृहत आयोजनाहरूको हकमा सरोकारवालाको अभिमत तथा सुझाव संकलन गर्न आयोजना सुरू हुनु पूर्व पनि सार्वजनिक सुनुवाइ सञ्चालन गर्न सकिनेछ ।

परिच्छेद ४

सार्वजनिक सुनुवाइको तयारी खण्ड (सम्पर्क र सहभागीहरूको चयन)

६. अधिकारीहरूसँगको सम्पर्क र सहभागीको चयन गर्ने ।

- ६.१ सरुमारनी गाउँपालिकाले कार्यविधिको बुँदा नं. ५.१.१ बमोजिम गठित विज्ञ टोलीका सदस्य र सार्वजनिक सुनुवाइ सहजकर्ता बीच निरन्तर सम्पर्क गरेर कार्यक्रमलाई उद्देश्य मूलक बनाउने व्यवस्था गरिनेछ ।
- ६.२ विज्ञटोली र सहजकर्ताले सार्वजनिक सुनुवाइ कार्यक्रममा आउन सक्ने सम्भावित जिज्ञासाका बारेमा आंकलन गर्नेछन् ।
- ६.३ सार्वजनिक सुनुवाइका सहभागीबाट आउन सक्ने जिज्ञासा स्पष्ट पार्नका लागि विषय विज्ञबाट पेश गरिने उत्तरको शैली तय गरिनेछ ।
- ६.४ बुँदा नं. ६.३ बमोजिम राखिने उत्तरहरू यथासम्भव तथ्यांकमा आधारित हुनेछन् ।
- ६.५ सार्वजनिक सुनुवाइमा उपस्थितिका लागि बहिर्गमन पत्र भर्ने सेवाग्राही नागरिक, स्थानीय नागरिक समाजका प्रतिष्ठित व्यक्ति, पत्रकार, संघसंस्थाका प्रतिनिधिको सूची तयार गरी सार्वजनिक सुनुवाइमा आमन्त्रण गरिनेछ । साथै स्थानीय महिला, जेष्ठ नागरिक, दलित, जनजाती लगायत समाजका अतिविपन्न नागरिकको कार्यक्रममा उपस्थि सुनिश्चित गर्नका लागि सम्भव भएसम्म स्थानीय एफ.एम.रेडियोबाट सूचना सम्प्रेषण गर्नुका साथै वडामा माइकिङ्ग गरि सूचना प्रवाह गरिनेछ ।
- ६.६ सुनुवाइ कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, सदस्य, विभिन्न समितिका पदाधिकारी लगायत प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुखको उपस्थिति हुनेछ ।

परिच्छेद ५

सार्वजनिक सुनुवाइ सहजकर्ता र बजेट व्यवस्था

७. सार्वजनिक सुनुवाइ सहजकर्ताको प्रबन्ध र बजेट व्यवस्था गर्ने ।
- ७.१ सरुमारानी गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम सहजीकरणका लागि कम्तिमा स्नातकतह उत्तिर्ण एक जना स्वतन्त्र व्यक्ति वा स्थानीय सो क्षेत्रमा काम गरेको अनुभवी संस्था/फर्मलाई करारमा लिई सार्वजनिक सुनुवाइ सहजकर्ताको जिम्मेवारी तोक्नेछ ।
- ७.२ सहजकर्ताको सेवा करार अवधि बढीमा एक महिना सम्मको हुनसक्नेछ ।
- ७.३ सेवा करार वापत सहजकर्तालाई दिनुपर्ने सेवाशुल्क तथा निजलाई लाग्ने अन्य खर्च विज्ञ टोलीको सिफारिसमा सरुमारनी गाउँपालिकाले निर्णय गरे बमोजिम हुनेछ ।
- ७.४ बुँदा नं. ७.१ बमोजिम जिम्मेवारी पाएका सहजकर्ताले निम्नकार्य सम्पन्न गर्नेछन्ः
 - (क) नागरिक प्रतिवेदनपत्र र बहिर्गमन अभिमत संकलन गरी विश्लेषणात्मक प्रतिवेदनतयार गर्ने,
 - (ख) प्रतिवेदन लेखन तथा सहजीकरण गर्दा शिष्ट एवं विनयशील भाषाको प्रयोग गर्ने,
 - (ग) निष्पक्षरूपले मध्यस्थता गर्ने,

- (घ) महिला, ज्येष्ठ नागरिक, जनजाति, दलित तथा पिछडिएका वर्गलाई आ-आफ्नो भनाइ राख्न प्रोत्साहित गर्ने,
- (ङ) सहभागीले व्यक्त गरेका विचारमा प्रतिवादन गर्ने,
- (च) प्राप्त सुझाव, प्रतिक्रिया तथा टिप्पणीलाई सकारात्मक रूपमा लिने,
- (छ) व्यक्ति वा संस्थाको सार्वजनिक मर्यादा र शिष्टाचारलाई कायम राख्ने,
- (ज) कार्यक्रमका सहभागीले राखेका कुरा काटेर आफ्नो भनाइ नराख्ने, र
- (झ) विषय केन्द्रित रही कार्यक्रम सञ्चालन गर्ने ।

७.५ बजेट व्यवस्था गर्ने

७.५.१ सरुमारानी गाउँपालिकाले सार्वजनिक सुनुवाइका लागि आवश्यक बजेटको व्यवस्था गर्नेछ ।

त्यसरी छुट्याइएको बजेटमा देहायका कुराहरू खुलाइने छः

- (क) सार्वजनिक सुनुवाइ सहजकर्ताको पारिश्रमिक
- (ख) यातायात खर्च
- (ग) आवश्यकता अनुसार हल, पाल, कुसी, माइकको व्यवस्था गर्ने
- (घ) खानेपानी, शौचालय र प्राथमिक उपचारको व्यवस्था
- (ङ) कार्यक्रमको व्यानर तथा अन्य मसलन्द खर्च
- (च) नागरिक प्रतिवेदनपत्र, वहिर्गमन पत्रको विश्लेषणात्मक प्रतिवेदनको प्रति
- (छ) आवश्यकता अनुसार श्रव्य-दृश्य सामग्री तथा सञ्चार खर्च
- (ज) चिया नास्ताको व्यवस्था
- (झ) प्रतिवेदन तयारी र प्रकाशन खर्च आदि ।

७.५.२ गाउँपालिकाले आम्दानी खर्चको सूचना प्रकाशन गर्दा सार्वजनिक सुनुवाइमा लागेको खर्च छुट्टै देखिने गरी सार्वजनिक गरिनेछ ।

परिच्छेद ६

अन्तिम तयारी तथा कार्य विभाजन

८. सार्वजनिक सुनुवाइका लागि अन्तिम तयारी तथा कार्य विभाजन गर्ने ।

८.१ सरुमारानी गाउँपालिकाले सार्वजनिक सुनुवाइको लागि भएको तयारीको सम्बन्धमा देहायका विषयमा अनुगमन गर्नेछः

- (क) “नागरिक प्रतिवेदनपत्र” र “वहिरगमन अभिमत” विधि अनुसार संकलन गरिएको तथ्यांकको विश्लेषण,
- (ख) सार्वजनिक सुनुवाइका लागि वितरण गर्नका लागि तयार प्रचार सामग्री,
- (ग) यातायातको व्यवस्थापन,
- (घ) आवश्यक बजेटको व्यवस्था,

- (ड) सार्वजनिक सुनुवाइमा भागलिने सरोकारवाला निकाय, संघसंस्था, स्थानीय लक्षित नागरिक लगायत गाउँपालिका तथा स्थानीय वडाका पदाधिकारीको सहभागिताको सुनिश्चितता ।
- ८.२ सार्वजनिक सुनुवाइमा उठ्नसक्ने जिज्ञासाको विषयमा कुन पदाधिकारीले के विषयमा स्पष्ट पार्ने हो, सो निश्चय गरी कार्य विवरण र कार्य विभाजन गरिनेछ ।
- ८.३ कार्यक्रमका सहभागीले उठाएका जिज्ञासा, गुनासा तथा पिरमर्काको सम्बोधन गर्नु सम्बन्धित गाउँपालिकाका पदाधिकारी, कर्मचारी लगायत सदस्यहरूको दायित्व हुनेछ । कार्यक्रम आयोजना भएको दिन विशेष कारणवश कुनै पदाधिकारी वा कर्मचारी उपस्थित हुन नसकेमा सरुमारानी गाउँपालिकाका प्रमुखले सो जिम्मेवारी अर्को पदाधिकारीलाई तोक्न सक्नेछन् ।
- ८.४ यस परिच्छेदमा जुनसुकै कुरा उल्लेख भएतापनि सरुमारानी गाउँपालिकाको प्रमुखले जिज्ञासामा थप स्पष्टता ल्याउन बाधा पुर्याएको मानिने छैन ।

परिच्छेद ७

सार्वजनिक सुनुवाइ कार्यक्रम कार्यान्वयन (सञ्चालन) खण्ड

९. सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्ने ।
- ९.१ सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालनका लागि देहाय बमोजिमका कार्यहरू गरिनेछः
- (क) कार्यक्रमको अध्यक्षता ग्रहण तथा कार्यक्रम शुरूभएको घोषणा गर्ने ।
 - (ख) कार्यक्रमको उद्देश्य माथि संक्षिप्त प्रकाश पार्ने ।
 - (ग) कार्यक्रममा सहभागीले पालना गर्नुपर्ने आचारसंहिता बारे जानकारी गराउने र आचार संहितालाई कार्यक्रम शुरूहुनुपूर्व नै यसको पालनाकालागि सबैबाट पारित गर्ने ।
 - (घ) आ—आफ्नो शाखा, इकाइ तथा कार्यालयबाट प्रवाह गरिएका सेवाप्रवाह बारे संक्षिप्त जानकारी दिने ।
 - (ङ) “नागरिक प्रतिवेदनपत्र” र “बहिर्गमन अभिमत”बाट आएको तथ्यांकको विश्लेषणबाट प्राप्त नतिजा कार्यक्रमको प्रारम्भमा प्रस्तुत गर्ने ।
 - (छ) कार्यक्रमका सहभागीबाट प्राप्त “मौखिक तथा लिखित” प्रश्न संकलन गर्ने ।
 - (ज) उठेका प्रश्नलाई सम्बन्धित जिम्मेवार पदाधिकारीले जवाफदिने वा स्पष्ट पार्ने ।
 - (झ) जिम्मेवार पदाधिकारीले स्पष्ट गरेपछि पनि केही थप जिज्ञासा भए पुनः प्रश्न गर्न सहभागीहरूलाई अवसर प्रदान तथा उत्साहीत गर्ने ।
 - (ञ) थप जिज्ञासा प्राप्त हुन आएमा सम्बन्धित पदाधिकारीबाट स्पष्ट गर्ने ।
 - (ट) कुनै विषयमा प्रतिबद्धता गर्नुपर्ने भएमा त्यस्ता विषयकालागि प्रतिबद्धता (लिखित वा मौखिकरूपमा) जाहेर गर्ने ।

- (ठ) कार्यक्रम आयोजक सस्थाको प्रतिवेदनकर्ताले कार्यक्रममा उठेका पञ्चतथा जिज्ञासा, प्रश्नकर्ताको नाम र सम्बन्धित पदाधिकारीबाट दिइएका जवाफको टिपोट तयार गरी राख्ने र कार्यक्रमको प्रतिवेदनको अन्त्यमा यसलाई अनुसूचिको रूपमा समावेश गर्ने ।
- (ड) अन्त्यमा समापन मन्तव्य सहित सभाको अध्यक्षले कार्यक्रम विसर्जन गर्ने ।

- ९.२ सार्वजनिक सुनुवाइको कार्यक्रम सामान्यतया ३ देखि ४ घण्टासम्म सञ्चालन गर्ने ।
- ९.३ कार्यक्रमको समापनपछि सरुमारानी गाउँपालिका एवं यस अन्तर्गतका आयोजक कार्यालयहरूले उपयुक्त सञ्चारबाट प्रचार प्रसार गर्नुपर्नेछ ।

परिच्छेद ८

प्रतिवेदन, अनुगमन तथा मूल्यांकन खण्ड

- ९.४ सार्वजनिक सुनुवाइ सम्पन्न भएको भोलीपल्ट कार्यक्रमको समिक्षा गर्ने ।
- ९.५ बुँदा नं. ९.३ बमोजिम गरिने समीक्षामा कार्यक्रमको उद्देश्य अनुरूप सुनुवाइको प्रतिफल प्राप्तभए/नभएको विषयलाई विश्लेषण गर्ने ।
- ९.६ सार्वजनिक सुनुवाइको प्रतिवेदन तयार गर्ने जिम्मेवारी सुनुवाइ सहजकर्ताको हुनेछ । साथै सार्वजनिक सुनुवाइ विज्ञ टोलीले प्रतिवेदन लेखनमा आवश्यक सूचना तथा जानकारी दिएर सहजकर्तालाई सहयोग गर्नुपर्ने ।
- ९.७ बुँदा नं.९.६ अनुसार तयार गरिने कार्यक्रमको प्रतिवेदन अनुसूची-४ बमोजिमको ढाँचामा आधारित हुनेछ ।
- ९.८ यस परिच्छेद बमोजिम सार्वजनिक सुनुवाइको लागि अनुसूची-५ मा दिइएको आचारसंहिता पालना गर्नु गराउनुपर्नेछ ।
- ९.९ सार्वजनिक सुनुवाइ वर्षमा ३ पटक चौमासिक रूपमा सञ्चालन गरिनेछ । पहिलो सार्वजनिक सुनुवाइ मंसिर मसान्त भित्र, दोस्रो चैत्र मसान्त भित्र र तेस्रो आर्थिक वर्ष शुरु भएपश्चात श्रावण मसान्त भित्र गरिसक्नु पर्नेछ ।
- ९.१० सार्वजनिक सुनुवाइमा उठेका सवालहरू र गुनासो एवं प्रतिबद्धता कार्यान्वयनका लागि पालिकाले गुनासो सुन्ने अधिकारीको संयोजकत्वमा एक समिति गठन गरी यसको अनुगमन तथा मूल्यांकन गर्न सक्नेछ ।

परिच्छेद ९

विविध

११. सार्वजनिक सुनुवाइ कार्यविधिको प्रयोग:

सरुमारानी गाउँपालिका स्थित गै.स.स. तथा अन्य सार्वजनिक निकायहरूले पनि पालिकालाई लिखित जानकारी गराएर यस कार्यविधिलाई प्रयोग गर्न तथा आवश्यक परिमार्जन गरी प्रयोग गर्न सक्नेछन् । सो गर्न गराउन सरुमारानी गाउँपालिकाले समन्वय र सहयोग गर्नेछ ।

१२. जरिवाना हुन सक्ने:

सरुमारानी गाउँपालिकाले सबैले देखे ठाउँमा नागरिक बडापत्र राख्नुपर्नेछ । नागरिक बडापत्रमा उल्लेख भएअनुसार कार्य नभएमा सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को बुँदा नं. १४ (५) अनुसार सो कार्यका लागि सम्बन्धित कर्मचारीबाट रु. १,००० (अक्षेरूपि एकहजार) सम्म क्षतिपूर्ति सम्बन्धित सेवाग्राहीलाई उपलब्ध गराइनेछ ।

१३. थपघट र हेरफेर:

यस कार्यविधिको कार्यान्वयनको क्रममा कुनै बाधा अवरोध र अस्पष्टता भएमा त्यस्तो बाधा अड्चन फुकाउने प्रयोजनका लागि सरुमारानी गाउँपालिकाले यस कार्यविधिमा आवश्यकता अनुसार व्याख्या, थपघट, संशोधनवा हेरफेर गर्न सक्नेछ ।

१४. बचाउ:

यस कार्यविधिको कुनै प्रावधान प्रचलित कानून एवं स्थानीय सरकार सञ्चालन ऐन, २०७४, सुशासन (संचालन तथा व्यवस्थापन) ऐन २०६४, संग बाझिएमा बाझिएको हदसम्म अमान्य हुनेछ ।

अनुसूची १

(बुँदा नं. ४.२.६ सँग सम्बन्धित)

सरुमारानी गाउँपालिका लगायत यस अन्तर्गतका कार्यालयहरूबाट सेवालिने नागरिकका “ गुनासा र पीरमर्का” को अभिलेख

सेवा ग्राही नागरिकको नाम ठेगाना र सम्पर्क फोन	पिरमर्का तथा गुनासाको विवरण	सुधारका लागि सुझाव

आवश्यकता अनुसार सेवाग्राहीको विवरण थप्न सकिने छ ।

अनुसूची-२
सरुमारानी गाउँपालिका
(बुँदा नं. ५.४.२ सँग सम्बन्धित)
नागरिक प्रतिवेदन

उत्तरदाताको विवरण:

नाम र थर:

लिंग: महिला() पुरुष() ३. अन्य()

उमेर:..... शिक्षा: पेशा:

ठेगाना: सरुमारानी गाउँपालिका वडा नं.

सम्पर्क फोन नं.....

१. सेवाको सन्तुष्टि

१.१ तपाईं सरुमारानी गाउँपालिका/स्थानीय सरकारी कार्यालयबाट दिने सेवाबाट कतिको सन्तुष्टि हुनुहुन्छ ?

() सन्तुष्ट () ठीकै () असन्तुष्ट

१.२ सेवालिन जाँदा कर्मचारीको व्यवहारबाट तपाईं कतिको सन्तुष्ट हुनुहुन्छ ?

() सन्तुष्ट () ठीकै () असन्तुष्ट

१.३ सेवा लिन जाँदा जनप्रतिनिधिको व्यवहारबाट तपाईं कतिको सन्तुष्ट हुनुहुन्छ

() सन्तुष्ट () ठीकै () असन्तुष्ट

२. सेवाको नियमितता

२.१ नागरिक वडापत्रमा उल्लेख भए अनुसार सेवा लिँदा लागेको समय प्रति तपाईं कतिको सन्तुष्ट हुनुहुन्छ ?

()सन्तुष्ट ()ठीकै ()असन्तुष्ट

२.२ तपाईले सेवा लिन जाँदा अतिरिक्त रकम दिनु पर्यो ?

() दिनु परेन ()थारै दिनुपर्यो ()सोचे भन्दा धेरै दिनुपर्यो

२.३ कार्यालयले सेवाग्राही/नागरिकका समस्या समाधान गर्न औसत कति दिन लगाउने गरेको पाउनु भयो ?

()१ दिन ()२ दिन () धेरै दिन

३. सेवाप्रतिको जनविश्वास

३.१ कार्यालयले दिने सेवाप्रति तपाई कतिको विश्वस्त हुनुहुन्छ ?

()विश्वस्त ()ठीकै ()अविश्वस्त

३.२ कार्यालयमा कार्यरत कर्मचारीप्रति तपाई कतिको विश्वास गर्नुहुन्छ ?

()धेरै ()ठीकै ()विश्वास छैन

३.४ कार्यालयले विपन्नवर्गको लागि छुट्याएको सेवाउनीहरूले प्रयोग गरेको जानकारी छ ?

()छ ()छैन ()केहीजानकारी छ

४. सेवाको गुणस्तर

४.१ सेवा लिँदा कार्यालयले दिएको जानकारीबाट कतिको सन्तुष्ट हुनुहुन्छ?

()सन्तुष्ट ()कम सन्तुष्ट ()असन्तुष्ट

४.२ तपाई कार्यालयमा सेवा लिन जाँदा कसको सहयोग लिनु हुन्छ ?

()आफै ()स्थानीयअगुवाको ()मध्यस्थकर्ताको

४.३ तपाईलाई कार्यालयबाट एउटा काम लिनकति पटक धाउनु पर्यो ?

()१ पटक ()२ पटक ()२ भन्दा बढी पटक

५. सेवा सम्बन्धी जानकारी

५.१ कार्यालयमा राखिएको नागरिक वडापत्रका बारेमा तपाईलाई जानकारी छ?

()छ () केहीजानकारी छ () कुनै जानकारी छैन

- ५.२ स्थानीयस्तरमा सञ्चालन गरिने सार्वजनिक कार्यक्रममा विपन्नवर्गको उपस्थिति कति प्रतिशत सम्म हुने गरेको छ ?
 () २० प्रतिशतसम्म () ५० प्रतिशत भन्दा माथि () थाहा छैन
६. नागरिक वडापत्र/उजुरी पेटिका/गुनासो सुनुवा इसम्बन्धमा
- ६.१ सेवाग्राहीले नागरिक वडापत्र कत्तिको प्रयोग गर्छन् ?
 () धेरै () कम () अतिकम () थाहा छैन
- ६.२ सेवाप्रदायक कार्यालयहरूले नागरिक वडापत्रको अनुशरण कत्तिको गरेका छन् ?
 () धेरै () कम () अतिकम
- ६.३ स्थानीय सेवाग्राहीले उजुरी पेटिकामा कत्तिको उजुरी गर्छन् ?
 () धेरै () ठीकै () थाहा छैन
- ६.४ सेवाग्राही नागरिकको गुनासो सुनुवाई भएको पाउनु भएको छ ?
 () धेरै सुनुवाई हुन्छ () ठीकै () थाहा छैन
७. सिफारिस सम्बन्धमा
- ७.१ तपाईंले सिफारिसका लागि चाहिने आवश्यक कागजातका बारेमा स्पष्ट जानकारी पाउनु भयो ?
 () पाइयो () ठीकै पाइयो () पाईएन
- ७.२ कुनै सिफारिसको लागि लाग्ने दस्तुर बाहेक थप रकम दिनु पर्यो ?
 () दिनु पर्यो () थोरै दिनुपर्यो () दिनु परेन
- ७.३ कार्यालयबाट सिफारिस लिंदाकसको सहयोग लिनुभयो ?
 () आफैँ () मध्यस्थकर्ता () कर्मचारीको सहयोग पाइयो () नेता/स्थानीय अगुवा
- ७.४ राजश्व, शुल्क, दस्तुर को—को सँग उठाउने गरिएको छ ?
 () सबैसँग () सीमित व्यक्तिसँग () धेरै वक्त्यौता उठ्न बाँकी छ
८. सरसफाई तथा पूर्वाधार सम्बन्धमा
- ८.१ तपाईंको वडामा सरसफाई तथा जनस्वास्थ्य सम्बन्धी कार्यक्रम कत्तिको प्रभावकारी छ ?
 () राम्रो छ () ठीकै छ () प्रभावकारी छैन

- ८.२ तपाईंको वडामा सञ्चालन भएका विकास निर्माणका योजनाकृतिको गुणस्तरीय बनेका छन्?
 ()गुणस्तरीय छन् () ठीकै छन् ()गुणस्तर छैन
- ८.३ योजना सञ्चालनगर्दा प्राविधिक सहयोग कृतिको पाउनु भयो ?
 ()सजिलै पाइयो ()कहिले काहीं पाइयो ()खासै पाइएन
- ८.४ योजनाको बिल भुक्तानी दिने व्यवस्था कस्तो छ ?
 ()सहज ()ठीकै ()जटिल
- ८.५ योजनाहरू जाँसपास गर्दा प्राविधिकलाई थप रकम दिनुपर्यो ?
 ()दिनु परेन ()मागेरै लिए ()रकम नदिएकाले अप्ठेरो पारे
- ८.६ स्थानीय कार्यालयहरूबाट विकास निर्माणसम्बन्धी जानकारी माग्दा पाउनु भयो ?
 () सजिलै पाइयो ()आंशिकपाइयो ()सोधे पनि पाइएन
- ८.७ योजना सञ्चालनगर्दा गाउँपालिका तथा वडा कार्यालयबाट कृतिको सहयोग पाउनु भएकोभयो ?
 () धेरै () ठीकै () निरुत्साहित गरियो
९. पारदर्शिता सम्बन्धमा
- ९.१ तपाईंको गाउँपालिकामा यो वर्ष कतिवटा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भए?
 ()एउटा () २ वटा ()थाहाछैन
- ९.२ यदी भएको भए, सार्वजनिक सुनुवाइमा गरिएका प्रतिबद्धता कृतिको कार्यान्वयन भएका छन्?
 ()धेरै () ठीकै ()थाहाछैन
- ९.३ सार्वजनिक सुनुवाइको अनुगमन गर्ने संयन्त्र विकास भएको छ ?
 ()संयन्त्र बनेको छ ()संयन्त्र छैन ()थाहाछैन
- ९.४ सरुमारानी गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम बारेमा जानकारी पाउनु भएको छ ?
 () धेरै जानकारी पाएको छु () केहीजानकारी पाएको छु () कुनै जानकारी छैन

अनुसूची ३
बहिर्गमन अभिमत संकलन गर्ने ढाँचा
(बुँदानम्बर ५.५.१सँग सम्बन्धित)
उत्तरदाताको विवरण:

नाम र थर:

लिंग: () महिला () पुरुष () अन्य

उमेर: शिक्षा: पेशा:

ठेगाना: सरुमारानी गाउँपालिका वडा नं..... सम्पर्क फोन:.....

१. कार्यालयमा आइपुग्दाको समय:.....कार्यालयबाट सेवा लिएर फर्केको समय:.....

२. कुन कामको लागि आउनु भएको हो? (v) चिन्ह लगाउनुहोस्

() सिफारिस लिन वा पुर्याउन () उपभोक्ता सस्था/संस्थादर्ता वा नविकरण गर्न

() आर्थिक सहयोग लिन () योजनामाग गर्न

() योजनाको किस्ता लिन () योजनामूल्यांकन गराउन

() योजनाको अन्तिम भुक्तानी लिन () सूचना पाटीमा टाँसेको सूचना संकलन गर्न

() सूचनामूलक सामग्री संकलन गर्न () अन्य

क्रम संख्या	सेवाग्राहीनागरिकले यस कार्यालयबाट सेवालिनदाको अनुभूति	तपाईंलाई उपयुक्त लागेको कोष्ठमा () चिन्ह लगाउनु होस्		
१	तपाईंलाई यस कार्यालयबाट सेवालिनदा कोसँग सम्पर्क गर्नुपर्छ भन्नेवारेमा जानकारी दिइयो ?	राम्रोसँग जानकारी दिइयो	ठीकै	राम्रो जानकारी पाइएन
२	सेवा प्रदायक कर्मचारीले तपाईंको आवश्यकता र अपेक्षाका वारेमा कति बुझेजस्तो लाग्यो ?	राम्रोसँग बुझे जस्तो लाग्यो	ठीकै	खसै बुझे जस्तो लागेन
३	सेवाप्रदायक कर्मचारीले तपाईंप्रति देखाएको व्यवहार कस्तो लाग्यो?	मैत्रीपूर्ण लाग्यो	ठीकै	अमर्यादित
४	तपाईंलाई यस कार्यालयबाट सेवा प्राप्त गर्न	स्पष्ट हुने गरी	ठीकै	दिइएन

	आवश्यक सूचना(प्रमाण-कागजात र शुल्क-दस्तुर) काबारेमा कर्मचारीबाट स्पष्ट जानकारी दिइयो ?	दिइयो		
५	तपाईंले यस कार्यालयमा राख्नु भएको समस्याको समाधान दिइयो ?	सरल तरिकाले समाधान भयो	ठीकै	समाधान गरिएन
६	सेवा दिँदा अपनाइएको प्रक्रिया के कस्तो लाग्यो ?	सरल र छिटोछरितो	ठीकै	लामो र भन्कटिलो

कार्यालयबाट सेवालिँदा “राम्रो लागेका” र “सुधार गर्नुपर्ने” पक्षकाबारेमा तपाइको प्रतिक्रिया	
राम्रालागेका कुराहरू	सुधार गर्नुपर्ने कुराहरू
१)	१)
२)	२)
३)	३)

अनुसूची ४

सार्वजनिक सुनुवाइप्रतिवेदनको ढाँचा

(बुँदा नं. ९.७ सँग सम्बन्धित)

- सार्वजनिक सुनुवाइकार्यक्रम सञ्चालन गर्नुको संक्षिप्त पृष्ठभूमि:
- सार्वजनिक सुनुवाइमा समेटिएका विषय (भौतिकनिर्माण, स्वास्थ्य, शिक्षा, कृषि, सामाजिक सुरक्षाआदि)

क).....

ख).....

ग).....

३. सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना स्थल:.....

४. सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको मिति:

५. कार्यक्रम सञ्चालनभएको जम्मा समयअवधि:.....बजेदेखिबजेसम्म जम्मा
.....घण्टामिनेट ।

कार्यक्रमका सहभागीले उठाएका प्रश्न, गुनासा, सुझाव र जवाफदेही वक्ताले दिएको उत्तर (आवश्यकता अनुसार प्रश्न र गुनासा राख्ने सभागीको संख्या थप्न सकिने)				
क्र.सं.	प्रश्नकर्ता गुनासो गर्ने वा सुझावदिनेको नाम, थर र ठेगाना	सहभागीको प्रश्न/गुनासो/ सुझाव	जवाफदेहीवक्ता को नाम र कार्यालय	वक्ताले दिएको जवाफको संक्षिप्तव्यहोरा
प्रश्न:				
१				

२				
३				
४				
गुनासा:				
१				
२				
३				
४				
सुझाव:				
१				
२				
३				
४				

प्रतिवेदकसहजकर्ताको नाम र सम्पर्क ठेगाना:.....

प्रतिवेदकको दस्तखत:.....प्रतिवेदन बुझाइएको मिति:.....

अनुसूची ५

सार्वजनिक सुनुवाइमा पालना गर्नुपर्ने

आचारसंहिता

(बुँदा नं. ९.८ सँग सम्बन्धित)

- (१) सहभागीले बोल्नका लागि हात उठाएर संकेत गर्नुपर्नेछ ।
- (२) सहभागीले प्रश्न, गुनासावा सुझाव के राखे हो, पहिले स्पष्ट गर्नुपर्नेछ ।
- (३) सहजकर्ताले बोल्ने संकेत गरेपछि मात्र आफ्नो नाम सहित प्रश्न वा गुनासा वा सुझाव राख्नुपर्नेछ ।
- (४) धेरै सहभागीलाई प्रश्न गर्न समय दिनुपर्ने भएकाले छोटकरी बुँदागतरूपमा छोटकरीमा प्रश्न, जिज्ञासा वा सुझाव राख्नुपर्नेछ ।
- (५) कार्यक्रमका सहजकर्ताले दिएको समय सकिएपछि तत्काल आफ्नो प्रस्तुति रोक्नुपर्नेछ ।
- (६) आफू भन्दा पहिलेका सहभागीले बोलेका कुरालाई दोहोर्याउन पाइने छैन ।
- (७) जवाफदेही बक्ताको उत्तर चित्त नबुझेमा सहजकर्ताको अनुमति लिएर थप प्रश्न राख्न पाइनेछ ।
- (८) सहभागीले बिना आधार कसैप्रति लाञ्छनायुक्त भाषा तथा व्यक्तिगत रिस साधने वा अपशब्द बोल्ने वा अशिष्ट शब्द वा भाषाभाषाको प्रयोग गर्न पाइने छैन ।
- (९) सुनुवाइमा उपस्थित बक्ता तथा सहभागीलाई उत्तेजित पार्ने वा बदलाको भावना राखेर आफ्ना भनाइ राख्नुपाइने छैन ।

- (१०) सुनुवाइलाई विथोल्ने प्रयास कतैबाट भएमा सबै सहभागी मिलेर शालिनता पूर्वक समाधान खोज्ने पहल गर्नु सबैको कर्तव्य हुनेछ ।
- (११) सुनुवाइलाई विषयान्तर हुनबाट रोक्न सबै सहभागी सचेत हुनुपर्नेछ ।

प्रमाणिकरण मिति: २०८०।०१।०७

आज्ञाले
देविराम पाठक
प्रमुख प्रशासकीय अधिकृत